

न्यायकर्त्तहस्तको पुस्तक

यहूदा कनानीहस्त विरुद्ध युद्धगार्छन

१ यहोशूको मृत्युपछि इस्राएलका मानिसहस्तले परमप्रभुलाई प्रार्थना गरे। तिनीहस्तले भने, “हाम्रा मिमित कनानी मानिसहस्तको विरुद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

४ परमप्रभुले इस्राएली मानिसहस्तलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहस्तलाई यो भूमि लिन सहायता गर्नेछु।”

५ यहूदाका मानिसहस्तले तिनीहस्तको दाजू-भाई शिमोनका मानिसहस्तिसत सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहस्त ल्यसरी नै तिमीहस्तको क्षेत्र जित तिमीहस्तलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहस्त राजी भए र यहूदाका मानिसहस्त, तिनीहस्तका दाजू-भाईहस्तलाई सहायता गर्न गए।

६ परमप्रभुले यहूदाका मानिसहस्तलाई कनानीहस्त अनि परिजीहस्तलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहस्तले दशहजार मानिसहस्तलाई बेजेक शहरमा मारिदिए। ७ बेजेक शहरमा यहूदाका मानिसहस्त बेजेकका शासकलाई भेटाए अनि तिनीहस्तिसत लडे। यहूदाका मानिसहस्तले कनानी अनि परिजीहस्तलाई पराजित गरे।

८ बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहस्तले तिनलाई खेदे र समाते। जब तिनीहस्तले उसलाई समाते, तिनीहस्तले तिनका बूढी-आँलाहस्त काटिदिए। ९ तब बेजेकका शासकले भने, “मैले सत्री जना राजाहस्तको हात र खुद्दाका बूढी-आँलाहस्त काटिदिएँ। अनि ती राजाहस्तले मेरो मेचबाट भरेका खानेकुराका टुक्राहस्त खानु पर्यो। मैले ती राजाहस्त प्रति गरेका कुराहस्त अहिले म माथि परमेश्वरले फकर्तिनु भयो।” यहूदाका मानिसहस्तले बेजेकका शासकलाई यस्तश्लेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

१० यहूदाका मानिसहस्त यस्तश्लेमको विरुद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहस्तले यस्तश्लेमका मानिसहस्तलाई मार्न आफ्ना तरवाहस्त उपयोग गरे। त्यसपछि तिनीहस्तले त्यस शहरलाई जलाइदिए। ११ पछि यहूदाका मानिसहस्त धेरै कनानीहस्तसंग युद्ध गर्न उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।

१० तब यहूदाका मानिसहस्त कनानी मानिसहस्तको विरुद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ किर्यत अर्बा थियो) यहूदाका मानिसहस्तले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहस्तलाई पराजित गरे।

कालेब र तिनकी छोरी

११ यहूदाका मानिसहस्तले त्यो स्थानलाई छोडे। तिनीहस्त त्यहाँका मानिसहस्त विरुद्ध लडन्को निमित दबीर शहर तरफ गए। (बितेको समयमा दबीरलाई किर्यतसेपेर भनिन्थ्यो) १२ तर यहूदाका मानिसहस्तले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहस्तलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडाई गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्रमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”

१३ कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओन्तिएल नाउँको एउटा छोरो थियो। ओन्तिएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

१४ अक्सा ओन्तिएलसित बस्नगाइन्। ओन्तिएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”

१५ अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्रा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहस्त दिए।

१६ मोशाका ससुराका सन्तान, केनीहस्त यहूदाका मानिसहस्तसंग खजूरका रुखहस्तको शहरबाट आराद नजीक नेगेबमा भएको यहूदाको मरुभूमिमा गए, र त्यहाँका मानिसहस्तसंग बसोबास गर्न लागे।

१७ केही कनानी मानिसहस्त सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहस्तले ती कनानी मानिसहस्त माथि आक्रमण गरे। तिनीहस्तले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहस्तले त्यो

शहरको नाउँ होमा राखे। १९यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अशक्लोन, एक्रोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

२०यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बैंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए। २०मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड़न वाध्य तुल्याए।

बिन्यामीन कुलका मानिसहरू यस्तशलेममा बस्त्वा

२१बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यस्तशलेम छोड़न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यस्तशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्त्वा।

यसुफका मानिसहरूले बेतेल कब्जा गर्दैन्

२२-२३यसुफका कुल समूहका मानिसहरू बेतेल विरुद्ध लङ्डाई गर्न गए। (अतीतमा बेतेललाई लूज भनिन्थ्यो।) परमप्रभु यसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो। यसुफका कुल समूहका मानिसहरूले बेतेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेतेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए।

२४जब ती जासूसहरूले बेतेल शहरलाई हेदैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखें र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्न एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्रमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्न्दौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैन्नौ।”

२५त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए। २६त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हिती मानिसहरू बस्थे र शहर निर्माण गयो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

अन्य कुल समूहहरू कनानीहरूसित युद्ध गर्दैन्

२७कनानी मानिसहरू बेतशान, तानाक, दोर, इल्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा

बस्दै थिए। मनशेशेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड़न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड़न अस्वीकार गरे। २८पछि इस्ताएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्ताएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड़न बाध्य तुल्याउन सकेनन्।

२९एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घटना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

३०जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।

३१आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अवको, सीदोन, अहलाब, अक्जीब, हेलबा, अपीक अनि रहोब शहरहरू छोड़न कर गरेनन्। ३२आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड़न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

३३नपाली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नपालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड़ भनी कर गरेनन्। यसरी नपालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नपाली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।

३४एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडितिर बस्नु पस्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल भर्न दिएनन्। ३५एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। ३६एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।

बोकीममा परमप्रभुका स्वर्गदूत

२ परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्ताएलका मानिसहरूलाई

भने। वचन यो थियो: “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिले भङ्ग गर्ने छैन। २तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँधे छैन। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेन्।”

“अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’”

४परमप्रभुका स्वर्गदूतले इस्त्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोड्ले रोए। ५्यसर्थ इस्त्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्त्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।

अवज्ञा अनि पराजित

६तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगट्न गए। ७इस्त्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहीरहे। यी बूढा प्रधानहरूले इस्त्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए। ८नूका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो। ९इस्त्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।

१०त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्त्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो। ११यसकारणले इस्त्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार भूटा देवता बालको सेवा गरेर तोडिदिए। १२परमप्रभुले इस्त्राएलका मानिसहरूलाई मिस्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्त्राएलका मानिसहरूले परमप्रभुको अनुसरण गर्न छोडिदिए। इस्त्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका भूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो। १३इस्त्राएलका

मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।

१४परमप्रभु इस्त्राएलीहरूसित क्रोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्त्राएलीहरूमाथि आक्रमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्त्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्न सकेनन्। १५यदि इस्त्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्दू भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्त्राएलीहरू लडाई गर्थे परमप्रभु तिनीहरूको विरुद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्त्राएलका मानिसहरूले अनेक कष्ट पाए।

१६तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुनुभयो। यी अगुवाहरूले इस्त्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए। १७तर इस्त्राएलका मानिसहरूले आफ्ना न्यायकर्ताहरूको कुरा सुनेनन्। इस्त्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्त्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्त्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।

१८धेरै पल्ट इस्त्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्त्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्त्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो।

१९तर जब हरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इस्त्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्त्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोड्नु अस्वीकार गरे।

२०यसर्थ परमप्रभु इस्त्राएलका मानिसहरूसित क्रोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्। २१यसर्थ इस्त्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन्। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु। २२म ती जातिहरूलाई इस्त्राएलका मानिसहरूको जाँच गर्नेमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्त्राएलीहरूले

तिनीहस्तका पिता-पुर्खाहस्तले भैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।” २३परमप्रभुले ती जातिहस्तलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहस्तलाई देश भट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहस्तलाई दिनु भएन।

३ १-२परमप्रभुले ती अन्य जातिहस्तका सबै मानिसहस्तलाई इस्त्राएलको भूमि छोड्न कर लगाउनु भएन। परमप्रभु इस्त्राएलका मानिसहस्तको परीक्षा गर्न चाहनुहुन्थ्यो। यससमय जीवित रहेका कुनै पनि इस्त्राएलका मानिसहस्त रहेको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहस्तलाई तिनीहस्तका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्त्राएलका मानिसहस्तलाई, जो ती युद्धहस्तमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहस्तका नाउँ यो हो: ३पलिश्ती मानिसहस्तका पाँच जना शासकहरू, समस्त कनानीहस्त, सिदोनीहस्त अनि हिव्वी मानिसहस्त जो लेबानोन पर्वतका बाल-हेर्मेन पर्वतदेखि लेबो-हमातसम्म बस्थे। ४परमप्रभुले ती जातिहस्तलाई, इस्त्राएली मानिसहस्तको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हर्न चाहनुहुन्थ्यो कि इस्त्राएलका मानिसहस्त परमप्रभुका आज्ञाहस्त, जो उहाँले तिनीहस्तका पिता-पुर्खाहस्तलाई मोशा मार्फत दिनु भएको आज्ञाहस्त पालन गर्छन् कि गर्दैनन् भनेर।

५इस्त्राएलका मानिसहस्त कनानी, हिती, एमोरी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहस्त साथ बस्थे। ६इस्त्राएलका मानिसहस्त ती मानिसहस्तका छोरीहस्तसित विवाहवारी गर्न थाले। इस्त्राएलका मानिसहस्तले आफ्ना छोरीहस्तलाई ती मानिसहस्तका छोराहस्तसित विवाह गर्न दिए। अनि इस्त्राएलका मानिसहस्तले ती मानिसहस्तका देवताहस्त पूज्न थाले।

पहिलो न्यायकर्ता, ओत्तिएल

७इस्त्राएलका मानिसहस्तले परमप्रभुसित गरेको करार तिनीहस्तले भङ्ग गरे। तिनीहस्तले परमप्रभु तिनीहस्तका परमेश्वरलाई बिर्से अनि भूटा देवताहस्त बाल अनि अशेराको सेवा गरे। ८परमप्रभु इस्त्राएलका मानिसहस्तसित क्रोधित हुनुभयो। इस्त्राएलका मानिसहस्तमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहस्तलाई हराउने शक्ति दिनुभयो। इस्त्राएलीहस्त आठ वर्षसम्म त्यो राजाको अधीनमा रहे। ९तर इस्त्राएलका मानिसहस्तले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहस्तलाई बचाउन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्तिएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्तिएलले इस्त्राएलका मानिसहस्तको सेवा गरे। १०परमप्रभुको

आत्मा ओत्तिएल माथि आउनुभयो अनि तिनी इस्त्राएली मानिसहस्तका न्यायकर्ता बने। ओत्तिएलले इस्त्राएली मानिसहस्तलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्तिएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। ११यसरी त्यो भूमि कनजका छोरा ओत्तिएलको मृत्यु नभए सम्म चालीस वर्षको निम्ति शान्तिसित रह्यो।

न्यायकर्ता एहूद

१२फेरि इस्त्राएलका मानिसहस्तले परमप्रभुसित गरेको तिनीहस्तको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्त्राएलका मानिसहस्तलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो। १३एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहस्तबाट सहायता प्राप्त गरे। तिनीहस्त उनीसित मिले अनि इस्त्राएलका मानिसहस्त माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्त्राएलका मानिसहस्तलाई पराजित गरे। अनि तिनीहस्तलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए। १४मोआबका राजा एग्लोनले इस्त्राएलका मानिसहस्त माथि अठाहा वर्षसम्म शासन गरे।

१५मानिसहस्तले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इस्त्राएलका मानिसहस्तलाई बचाउनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाई गर्ने तालिम लिएका थिए। इस्त्राएलका मानिसहस्तले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए। १६एहूदले स्वयंका मिमि एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहस्त थिए अनि अठाह इँच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँधमा बाँधिका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।

१७यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए। १८भेटी चढाएपछि तिनले ती मानिसहस्तलाई पठाए जसले भेटी बोकेका थिए। १९तिनीहस्तले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहस्त भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।”

राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहस्तलाई कोठाबाट बाहिर पठाए। २०एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एकलै बसिरहेका थिए।

तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गहीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए। २१जसै राजा आफ्नो गहीबाट

उठदै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए। २२त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बीड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर मिस्कियो।

२३एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट मिस्किए। २४एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।” २५यसर्थ सेवकहरूले धेरै लामो समयसम्म परिखिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूँडीमा मरेर लडिरहेका, देखे। २६सेवकहरूले राजालाई पर्खदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए। २७जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्त्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडिबाट तल भरे, एहूदले तिनीहरूको अगुवाइ गरे। २८एहूदले इस्त्राएलका मानिसहरूलाई भने, “मेरो अनुसरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।”

यसर्थ इस्त्राएलका मानिसहरूले एहूदको अनुसरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे। २९इस्त्राएली मानिसहरूले लगभग १०,००० बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्। ३०यसर्थ त्यस दिनदेखि इस्त्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासनगर्न थाले। अनि त्यो भूमिमा ८० वर्षसम्म शान्ति भईरह्यो।

न्यायकर्ता शमगर

३१एहूदले इस्त्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्त्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। ६०० पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेद्दो लटुको उपयोग गरे।

स्त्री न्यायकर्ता दबोरा

४ एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे। यसर्थ परमप्रभुले कनानका राजा इस्त्राएलका मानिसहरूलाई पराजित गर्न

याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे। ३३सीसरासित ६०० फलामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्त्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

४५त्यहाँ दबोरा नाउँ गरेकी ऐउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससम्य तिनी इस्त्राएलको न्यायकर्ता थिइन्। घटद्बोरा दबोराको ख्वजर-रुख मुनि बस्ने गर्थिन। अनि इस्त्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको ख्वजूरको रुख रामा अनि बेतेल शहरहरूको माभमा, एप्रैमको पहाडी देशमा थियो। घटद्बोराले बराक नाउँ भएको मानिसलाई ऐउटा सन्देश पठाइन्। बराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्त्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट १०,००० मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ। ७म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशेन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।’”

४६तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानु हुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानु हुन्न भने म जाने छैन्।”

४७दबोराले उत्तर दिइन्, “निश्चयै म तिमीसित जानेछु,” “तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिन्ने छैन। परमप्रभुले ऐउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहनेछ।”

४८यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्। १०केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई १०,००० मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।

४९अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रुखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

५०कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो। ३३यसर्थ सीसराले आफ्ना

६०० फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तरफ हिँडे।

१४तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौं कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोस्याउनु हुनेछ।” यसकारण बाराकले १०,००० मानिसहरूलाई ताबोर पर्वतबाट तल भारे। १५बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्रमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे। १६बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छाडेनन्।

१७तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे। १८याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेट्न तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनु होस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा दराले ढाकिदिइन्।”

१९सीसराले याएललाई भने, “म तिखाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलामा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउँ दिइन्। त्यसपछि सीसरालाई गलैचाले छोपिदिइन्।

२०तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेशस्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’, भनेर सोध्यो भने, ‘छैन भनेर ल्यसलाई भनिदिनु।’”

२१तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि ल्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भाएर भूँझ्मा गाडियो अनि सीसराको मृत्यु भयो।

२२त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्रे आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूँझ्मा मरिरहेको भेट्नाए।

२३त्यसदिन परमेश्वरले इस्त्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो। २४यसरी इस्त्राएल मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारूञ्जेल भन-भन शक्तिशाली हुँदै गए। इस्त्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।

दबोरा र बाराकको स्तुति गीत

५ इस्त्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः

इस्त्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!

इहे राजाहरू हो। सुन हे शासकहरू हो। म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनैछु। म परमप्रभुका निम्ति, इस्त्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।

४हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिँडनु भयो। तपाईं हिँडनु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मैघहरूले पानी बर्साए।

५परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्त्राएलका परमेश्वरको अघि।

६अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सङ्कहरू रिता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिँडदथे।

७त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्त्राएलकी आमा बनलाई, तिमी नआएसम्म इस्त्राएलमा कुनै सेनाहरू थिएनन्।

८परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो शहरका द्वारहरूमा लड्नका निम्ति। इस्त्राएलका ४०,००० सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्।

९मेरो हृदय इस्त्राएलका ती सेनापतिहरूसित छ जो स्वेच्छाले युद्धमा जाने भए!

परमेश्वर प्रति धन्यवाद चढाऊ!

१०सेतो गधाको ढाड्मा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिँडने तिमी मानिसहरू ध्यान देऊ।

११पशुहरूको लागि पानी भएको खाडलहरूमा हामी भयाम्टाको सङ्घीत सुन्दछौ। मानिसहरू परमप्रभुको विजय, इस्त्राएलमा उहाँका सेनाहरूको विजय जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए, त्यस विषयमा गाउँछन्।

१२जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर।

१३अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।

१४एपैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू ल्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।

१५इस्साकारका अगुवाहरू दबोरासितै आए; तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए। ती मानिसहरू हिडेर भञ्जयाड गए। रुबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।

१६यसर्थ, तिमीहरू किन भेडा-शिविरका अग्निहरूमा अलमली बस्यो? रुबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे। तर तिनीहरूले आफ्ना भेडाहरूका निम्ति बजाएको संगीत सुन्दै छाउनीमा बसे।

१७गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ आफ्ना छाउनीमा बसे। अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यो? आशेरका मानिसहरू सागर छेउमा बसे, आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाए।

१८तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।

१९कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेन्। तिनीहरू मणिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।

२०स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे, आकाशबाट ताराहरू सीसराको विरुद्ध लडे।

२१कीशोन नदी-त्यो प्राचीन नदीले सीसराका मानिसहरूलाई बगाएर लग्यो। मेरो आत्मा, पराक्रम सहित अघिबढ़!

२२घोडाका टापहरूले भूँझ ठोके। सीसराका शक्तिशाली घोडा भन-भन दौडे।

२३परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शाहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सधाउन तिनीहरू सेनासित आएनन्।”

२४याएल केनी हेबेरकी पत्नी थिइन्। तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।

२५सीसराले पानी मागे, याएलले उसलाई दूध दिइन्। शासकलाई कचौरामा तिनले राङ्गो घिउ ल्याइदिइन्।

२६तब याएल बाहिर गइन्। अनि पालको कीला लिइन्। तिनको दाहिने हातले एउटा मार्तोल लिइन, जो एकजना मजदूरले उपयोग गर्छ। त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्। तिनले उसको शिरमा हिर्काइन अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्।

२७उनी याएलका पाउ माभ घोप्टो परे उनको मृत्यु भयो। अनि उनी त्यही लडे। जहाँ सीसरा घोप्टो परे, त्यहाँ त्यसको मृत्यु भयो। अनि तिनी त्यहाँ मृत्यु लोगमा पुगे!

२८हेर, त्यहाँ सीसराकी आमा छिन् भयाल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज म किन सुन्दिन?”

२९तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन् सँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।

३०“म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिईछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँडेछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युक्तीहरू लिईछन्। हुनसक्छ, सीसराले एक टुक्रा रङ्गीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्रा बेल-बुट्टादार वस्त्र। हुन सक्छ दुइ टुक्रा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।”

३१हेर परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, भुल्कँदो सूर्य जस्तै शक्तिशाली बन्नून!”

यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।

मिद्यानीहरू इस्त्राएलसित युद्ध गर्दै

६ फेरि इस्त्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात वर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्त्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।

रमिद्यानका मानिसहरू अल्यन्त शक्तिशाली अनि इस्त्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्त्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेदन गाहो पर्ने स्थानहरूमा लुकाए। इतिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। छती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्त्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्त्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए।

ती मानिसहरूले इस्त्राएलका मानिसहरूलाई खानका निम्नि केही पनि छाडेनन्। तिनीहरूले इस्त्राएलका मानिसहरूका निम्नि कुनै भेड़ा, वा गाइं-बस्तु वा गधाहरू पनि छाडेनन्। धमिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आप्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल भै धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे। इस्त्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्त्राएलका मानिसहरूले सहायताका निम्नि परमप्रभु समक्ष विलाप गरे।

७मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्त्राएलका मानिसहरू सहायताका निम्नि परमप्रभुसित विलाप गर्नलागे। ८्यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्त्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्त्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो हो: ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।’ ९मैले तिमीहरूलाई मिस्त्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्खाए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।” १०तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिमीहरूका भूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेन्नै।”

परमप्रभुका स्वर्गदूत गिदेन भ्रमण गर्दैन्

११त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदेन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदेनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदेन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। १२परमप्रभुका स्वर्गदूत गिदेन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”

१३तब गिदेनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं?” हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्नि आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने

कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाडेनुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

१४परमप्रभु गिदेनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति उपयोग गर। जा मिद्यानी मानिसहरूबाट इस्त्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

१५तर गिदेनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्त्राएलीलाई बचाउँन सक्छु र? मनशेषको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”

१६परमप्रभुले गिदेनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म ताँसित छु। यसर्थ तैले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि ताँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

१७तब गिदेनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस। १८कृपया यो प्रतिक्षा गर्नुहोस। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस।”

अनि परमप्रभुले भन्नुभयो, “ताँ फर्केर नआएसम्म म पर्खीरहने छु।”

१९्यसर्थ गिदेन भित्र गए अनि एउटा सानो पाठो उमालेको पानीमा पकाए। गिदेनले लगभग एक एपा* जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदेनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडामा हाले। गिदेनले मासु, उमालेको मासुको भोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदेनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुलाई दिए। २०परमेश्वरका दूतले गिदेनलाई भने, “त्यो मासु अनि अखमिरे बिनाको रोटी त्यो चट्टान माथि राख। त्यसपछि पानी खना।” गिदेनले उसलाई स्वर्गदूतले भने जस्तै गरे।

२१परमप्रभुको दूतसित हातमा एउटा हिँडा टेक्ने लट्टी थियो। परमप्रभुका दूतले त्यो लट्टीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदूश्य भए।

२२तब गिदेनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदेन चिच्चाए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आम्ने-साम्ने देखेँ।”

२३तर परमप्रभुले गिदेनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”

२४सर्थ गिदेनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदेनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अभ सम्म ओप्रा शहरमा छैदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।

गिदेनले बालको वेदी ढालि दिन्छन्

२५त्यही राती परमप्रभुले गिदेनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, ‘तेरो बाबुले पालेको सात वर्ष पुगेको जवान साढे ले। तेरो बाबुको भूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा भूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँझेको उपयोग गर अनि अशेराका खम्बा काटिदे। २६त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँझिलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेराको खम्बाको काठ उपयोग गर।”

२७सर्थ गिदेनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदेन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदेनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिँसो होइन राती गरे।

२८शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो मिदेनले निर्माण गरेको थियो। अनि तिनीहरूले त्यो साँझे देखे जसलाई वेदीमा बलिदानहरू चढाइएको थियो।

२९शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँझिलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे।

कसले तिनीहरूलाई भने, “योआशका छोरा गिदेनले यसो गरे।”

३०सर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा

देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्ने पर्छ।”

३१तब योआशले त्यो भीडलाई भन्नो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिदैछौ? के तिमीहरू बालको उद्धर गर्न खोज्दै छौ? यदि कसले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मासिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफै गर्नु पर्ने।” ३२योआशले भने, “यदि गिदेनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदेनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यस्तबाल भने।

गिदेनले मिदानका मानिसहरूलाई पराजित गर्दैन्

३३मिदानी, अमालेकी अनि अन्य मानिसहरू इस्त्राएलका मानिसहरूको विरुद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे। ३४परमप्रभुको आत्मा गिदेन माथि आउनुभयो; अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदेनले अबीएजरका परिवारलाई आफ्नो अनुसरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके। ३५गिदेनले मनशेषका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनशेषका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदेनले आशेर, जबूलून अनि नप्तालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदेन अनि तिनका मानिसहरूलाई भेट्न गए।

३६तब गिदेनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्त्राएलका मानिसहरूलाई बँचाउन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस। ३७म भेडाको ऊन ढीकीमा* राख्नेछु। यदि भेडाको ऊनमा मात्र शीत परेर सबै भूँहरू सुक्खा रहेको भए म बुभने छु कि तपाईंले भन्नु भए जस्तै इस्त्राएलका मानिसहरूलाई बचाउनका निम्ति तपाईंले मेरो उपयोग गर्नु हुनेछ।”

३८अनि ठीक त्यस्तै नै भयो। गिदेन भोलिपल्ट विहानै उठे अनि भेडाको ऊन निचोरे। तिनले भेडाको ऊनबाट एक कचौरा भरि पानी निकाले।

३९तब गिदेनले परमेश्वरलाई भने, “म प्रति क्रोधित नहुनुहोस। मलाई अभ एउटा कुरा सोधन दिनुहोस। यो भेडाको ऊनद्वारा तपाईंलाई अभ एक पल्ट जाँचार्ग मलाई दिनुहोस। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेडाको ऊन सुक्खा रहोस।”

४०त्थो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेडाको ऊन सुखखा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

७ बिहानै यस्त्रबाल (गिदेन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाड़को फेदको बेसीमा छाउनी हालेर बसेका थिए। यो गिदेन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।

८तब परमप्रभुले गिदेनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिँदैछु। तर ताँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्त्राएलका मानिसहरूले मलाई बिसर्ग तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहौंदिन। यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’”

त्यस समयमा २२,००० मानिसहरूले गिदेनलाई छाडे अनि घर फर्के तर १०,००० मानिसहरू बाँकी रहे। ४तब परमप्रभुले गिदेनलाई भन्नुभयो, “त्यहाँ अभ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस ताँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो ताँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”

५यसर्थ गिदेनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदेनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्ट्याऊँ: मानिसहरू जसले कुकुरले जस्तै जित्रो प्रयोग गरेर पानी पिउँछन् तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोषिष्ठ्यन् अर्को समूहमा हुनेछन्।”

६तिनीहरूको हात उपयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या ३०० थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए। ७परमप्रभुले गिदेनलाई भन्नुभयो, “म ती ३०० मानिसहरूलाई उपयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको उपयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”

८्यसर्थ गिदेनले इस्त्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदेनले आफूसित ३०० मानिसहरू राखे। ती ३०० मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे।

मिद्यानका मानिसहरू गिदेनको छाउनी मुनिको बेसीमा छाउनी हालेर बसेका थिए। ९राती परमप्रभुले गिदेनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ,

म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा। १०यदि एकलै जान तँलाई डर लाग्छ भने, पूरा ह तेरो सेवकलाई तेरो साथ लैजा। ११मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिहरेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।”

यसर्थ गिदेन अनि पूरा ह, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए। १२मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल भै देखिए। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।

१३गिदेन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौको रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्ट्यै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोड्ले ठोकिक्यो कि पाल नै पल्ट्यो अनि समतल भयो।”

१४त्थो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिग्रो सपनाको एउटै मात्र अर्थ हुन्सक्छ। तिग्रो सपना इस्त्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदेनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदेनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”

१५सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदेनले परमेश्वर प्रति शर भुक्काए। त्यसपछि गिदेन इस्त्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदेनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”

१६तिनले ती ३०० मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदेनले प्रत्येक व्यक्तिलाई एक एक वटा तुरही र रितो भाँडो दिए। प्रत्येक भाँडा भित्र जल्दै गरेको राँको थियो। १७तब गिदेनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्दू त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुसरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्दू ठीक त्यस्तै गर।

१८तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँौ, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊँ: ‘परमप्रभु अनि गिदेनका निम्ति।’”

१९यसरी गिदेनसँग १०० मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो।

गिदेन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडौ फुटाए। २४मानिसहरूले आपना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदेनको निम्ति एक तरवार।”

२५गिदेनका मानिसहरू जहाँ तिनीहरू थिए त्यही छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग शुरू गरे। २६जब गिदेनका ३०० मानिसहरूले आपना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवाद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशिता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।

२७तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे। २८गिदेनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल भर अनि मिद्यानका मानिसहरूलाई आक्रमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारामा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।”

यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे। २९एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पकडे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जेएबलाई तिनीहरूले जेएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जेएबको शिरकाटे अनि ती शिरहरू गिदेन कहाँ लगे। गिदेन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।

C एप्रैमका मानिसहरू गिदेनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदेनलाई भेट्टाए तिनीहरूले गिदेनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्याउ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरुद्ध युद्ध गर्न गयौ?”

रत्र गिदेनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिनीहरूले गरेको भन्दा अझ राष्ट्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख मेरो परिवार अबीएजेरको दाखकट्टी भन्दा असल छैन र? यस्तै प्रकारले अहिले तिनीहरूले राष्ट्रो फसल पाएका छौ। परमेश्वरले तिनीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिनीहरूले जे गर्याउ त्यो सँग म कसरी मेरो सफलता दाँज्ज सक्छु र?” जब

एप्रैमका मानिसहरूले गिदेनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएन्।

गिदेनले मिद्यानका दुई राजाहरूलाई कब्जा गर्दै

४जब गिदेन अनि तिनका ३०० मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए। ५गिदेनले सुककोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देउ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”

६तर सुककोत शहरका अधिकारीहरूले गिदेनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पकडेका छैनौ।”

७तब गिदेनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरूभूमिको काँडा अनि काँडादार पोथाले तिमीहरूको छाला उत्तर्नेछु।”

८गिदेन सुककोत शहर छोडेर पन्नूप्ल शहर तिर गए। गिदेनले पन्नूप्लका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुककोतका मानिसहरूसँग मागेका थिए। तर पन्नूप्लका मानिसहरूले गिदेनलाई सुककोतका मानिसहरूले जस्तै उत्तर दिए। ९यसर्थ गिदेनले पन्नूप्लका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

१०जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा १५,००० सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका १,२०,००० सशस्त्र सैनिकहरू मारिएका थिए।

११गिदेन अनि तिनका मानिसहरूले पाल बासीका पथ उपयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदेन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भने ठानेका थिएन्। १२जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदेनले खेदे अनि ती राजाहरूलाई पकडे। गिदेन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।

१३तब योआशको छोरा गिदेन युद्धबाट फर्के। गिदेन अनि तिनका मानिसहरू हेरेसको घाटी भएर फर्किए। १४गिदेनले सुककोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदेनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदेनका निम्ति केही नाउँहरू लेखिए। त्यो जवान व्यक्तिले सुककोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका

नाउँहरू लेखिदिए। ती ७७ जना मानिसका नाउँहरू दिए।

१५त्यसपछि गिदोन सुककोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अभ पकडेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियौ।” १६गिदोनले सुककोत शहरका बूद्धा-प्रथानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँडा अनि काँदादार पोशाद्वारा पिटे। १७गिदोनले पन्हूएल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

१८तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्खौ। ती मानिसहरू को जस्ता थिए?”

जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”

१९गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”

२०त्यसपछि गिदोन येतेरतर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक साना केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।

२१तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।

गिदोन एपोद बनाउछन्

२२इस्त्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”

२३तर गिदोनले इस्त्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासन हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैन।”

२४इस्त्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इस्त्राएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा

काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”

२५त्यसर्थ इस्त्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भईमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले। २६जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन १,७०० शेकेल* भयो। यसमा इस्त्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैज्ञी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्री पनि दिए।

२७गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्त्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्त्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापर्गन्न लगायो।

गिदोनको मृत्यु

२८मिद्यानका मानिसहरूलाई इस्त्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अभ कष्ट दिएन्। अनि त्यस भूमिमा चालीस वर्ष सम्प शान्ति भयो जब सम्म गिदोन जीवित रहे।

२९त्यसपछि यस्त्रबाल, योआशाका छोरा आफै घरमा गएर बस्न लागे। ३०गिदोनका आफै सत्तरी जना छोराहरू थिए। तिनका यति धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए। ३१गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।

३२यसरी योआशाका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्थेथे। ३३गिदोनको मृत्यु हुनासाथ इस्त्राएलका मानिसहरू फेरि देवताहरू प्रति विश्वसनीय रहेन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए। ३४इस्त्राएलका मानिसहरूले तिनीहरूका चारैतर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो

तापनि परमप्रभु आपना परमेश्वरलाई सम्भेनन्। ३५इन्नाएलका मानिसहरू यस्तब्बालका घराना प्रति आज्ञाकारी थिएन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।

अबीमेलेक राजा हुँच्चू

६ अबीमेलेक यस्तब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आपना मामाहरूलाई अनि आपनी आमाका समस्त घरानालाई भने, २“शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधे: ‘यस्तब्बालका सतरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँौ।’”

३अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुसरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रो भाइ हुन्।” ४यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सतरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा उपयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।

५अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आपना पिता यस्तब्बालका सतरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यस्तब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाडै योताम थियो।

६तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आपना राजा बनाए।

योतामको कथा

७योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिजीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाए:

शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।

८एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, “तिमी हामी माथि राजा बन।”

९तर भद्राक्षको रूखले भन्नो, “मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति

गर्नन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?”

१०तब रूखहरूले नेभाराको रूखलाई भने, “आऊ, अनि हाम्रो राजा बन।”

११तर नेभाराको रूखले उत्तर दियो, “के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउन छोड्नु?”

१२त्यसपछि रूखहरूले अङ्गुरको बोटलाई भने, “आऊ अनि हाम्रो राजा बन।”

१३तर अङ्गुरको बोटले उत्तर दियो, “मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्पादन गर्न छोड्नु?”

१४आखिरमा सबै रूखहरूले काँडाको पोथ्रालाई भने, “आऊ अनि हाम्रो राजा बन।”

१५तर काँडाको पोथ्राले रूखहरूलाई भन्नो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायामा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहैदै नौ भने काँडाहरूबाट आगो उत्पन्न हुन्देका। त्यो आगोलाई लबानोनको देवदारुका रूखहरू समेतलाई जलाउने छ।”

१६“अब यदि तिमीहरू अबीमेलेकलाई राजा बनाउन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यस्तब्बाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो।

१७तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिद्यानका मानिसहरूबाट बचाउँदा आफ्नो जीवनलाई जोखिममा पारे। १८तर अहिले तिमीहरू मेरा पिताको घराना विरुद्ध भयौ। मेरो पिताका सबै सतरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मास्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्।

१९यसकारण, यदि तिमीहरू यस्तब्बाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्नु कि आपना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्नु कि तिनी तिमीहरूसित खुशी हुनेछन्। २०तर शकेमका अगुवाहरू अनि बैध मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्नु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्नु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

૨૧યોતામલે યી સબૈ ભનિસકે પછી તિની ભાગે। તિની ભાગેર બેર નાઉંકો શહરમા પુરો। યોતામ ત્યાહી શહરમા બસે કિનભને તિની આપ્ના દાજું અબીમેલેકસિત ડરાએકા થિએ।

અબીમેલેક શકેમ વિરુદ્ધ લડાઈ ગર્છું

૨૨અબીમેલેકલે ઇસ્તાએલકા માનિસહરૂ માથિ તીન વર્ષસમ્મ શાસન ગરે। ૨૩-૨૪અબીમેલેકલે યરુબ્બાલકા સત્તરી જના છોરાહરૂલાઈ મારે અનિ તિનીહરૂ અબીમેલેકકા આપનૈ ભાઇહરૂ થિએ। શકેમકા અગુવાહરૂલે યો નરાંગ્રો કામ ગર્નમા તિનલાઈ સહયોગ ગરેકા થિએ। યસકારણ યરુબ્બાલકા સત્તરી જના છોરાહરૂ મારેકો બદલા લિનલાઈ પરમપ્રભુલે અબીમેલેક અનિ શકેમકો અગુવાહરૂસ્કો વિષયમા ભાગડા ઉત્પન્ન ગરાઈ દિનુભયો। ૨૫શકેમકા અગુવાહરૂલે અબીમેલેકલાઈ અપમાન ગરે। તી માનિસહરૂલે ત્યો બાટો ભાએર યાત્રા ગર્નેહરૂલાઈ આક્રમણ ગર્ન અનિ લુટનકા નિમ્તિ માનિસહરૂલાઈ પહાડકો ટાપૂમા રાખે। અબીમેલેકલે તી આક્રમણહરૂસ્કો બારેમા થાહા પાએ।

૨૬ગાલ નાઉં ગરિએકો એઉટા માનિસ, જો એબેદકો છોરા હુન ઉસકો ભાઇ-બન્ધુહરૂસંગ શકેમ શહરમા બસાઈ સરે। શકેમકા અગુવાહરૂલે ગાલલાઈ ભરોસા ગર્ન અનિ ઉસલાઈ અનુસરણ ગર્ને નિર્ણય ગરે।

૨૭એકદિન શકેમકા માનિસહરૂ દાખ ટિપ ખેતિર ગાલ નાવેલકો ભૂમિબાટ ઓારાલો આઇરહેકા છન્। અનિ ત્યાં કસૈકો શિર મૈલે મન્ત્ર-તન્ત્ર ગર્ને રૂખમા દેખે।

તર જબૂલલે ભને, “તિમીલે માત્ર પર્વતકા છાઁયા દેખ્યે છૈ। તી છાયાહરૂ માનિસહરૂ જસ્તૈ દેખિન્છન્।”

૨૮તબ એબેદકા છોરા ગાલલે ભને, “હામી શકેમકા માનિસહરૂ હોયાં।

હામીલે કિન અબીમેલેકકો આજ્ઞા પાલન ગર્નુ? તિનલે આફૂલાઈ કો હો ભને ઠાંછન્? અબીમેલેક યરુબ્બાલકા એક છોરા હુનુ, ઠીક હો? અનિ અબીમેલેકલે જબૂલલાઈ આપ્ના અધિકારી બનાએ, સહી હો? હામીલે અબીમેલેકકો આજ્ઞા પાલન ગર્નુ હુદૈનું। હામીલે હાસ્તે માનિસહરૂ હમોરકા માનિસહરૂસ્કો અનુસરણ ગર્નુપર્છુ। (હમોર શકેમકા પિતા થિએ।)

૨૯યદિ તિનીહરૂલે મલાઈ યી માનિસહરૂસ્કો સેનાપતિ બનાયો ભને મ અબીમેલેકલાઈ નષ્ટ ગર્નેછું। મ તિનલાઈ ભનેછુ, ‘તિપ્રા સેનાલાઈ તયાર પાર અનિ યુદ્ધમા આઊ।’

૩૦જબૂલ શકેમ શહરકા રાજ્યપાલ થિએ। જબૂલલે સુને જો એબેદકા છોરા ગાલલે ભને અનિ જબૂલ અત્યન્ત ક્રોધિત ભાએ। ૩૧જબૂલલે અરૂમાહ શહરમા અબીમેલેક કહોં સમચાર વાહકહરૂ પઠાએ। સંદેશ યો હો:

“એબેદકા છોરા ગાલ અનિ ઉસકા ભાઇહરૂ શકેમ શહરમા આએકા છન્। તિનીહરૂલે તિપ્રા નિમ્તિ કષ્ટ ઉબ્જાઉંદૈછું। ગાલલે સમ્પૂર્ણ શહરલાઈ તિપ્રા વિરુદ્ધ ફરકિંહેછે। ૩૨યસર્થ અબ તિમી અનિ તિપ્રા માનિસહરૂ આજ રાતી આઉનુપર્છ અનિ

શહર બાહિરકો ખેતમા લુકુનુપર્છ। ૩૩યસપછિ જબ વિહાન સ્યૂર્યોદય હુન્છ તબ શહરમાથિ આક્રમણ ગર્નુપર્છ। ગાલ અનિ તિનકા માનિસહરૂ તિમીસિત લડનકા નિમ્તિ શહર બાહિર આઉનેછન્। જબ તી માનિસહરૂ લડનકા નિમ્તિ બાહિર આઉંછન્, તિનીહરૂપ્રતિ તિમી જે ગર્ન સક્છૌ ગર.

૩૪યસર્થ અબીમેલેક અનિ તિનકા સબૈ સૈનિકહરૂ રાતી ઉઠે અનિ શહર તિર ગાએ। તી સૈનિકહરૂ ચાર સમૂહમા છુટ્ટિએ। તિનીહરૂ શકેમ શહરકો છેઉમા લુકે। ૩૫એબેદકા છોરા ગાલ બાહિર ગાએ અનિ શકેમ શહરકો દ્વારકો પ્રવેશ સ્થાનમા ઉભિએકા થિએ। ગાલ ત્યાં ઉભિરહેકો બેલા અબીમેલેક અનિ ઉસકા સૈનિકહરૂ આપા લુકેકા ઠાઉંબાટ નિસ્કાએ।

૩૬ગાલલે સૈનિકહરૂલાઈ દેખે। ગાલલે જબૂલલાઈ ભને, “હેર, ત્યાં માનિસહરૂ પર્વતબાટ તલતિર આઇરહેછન્।”

તર જબૂલલે ભને, “તિમીલે માત્ર પર્વતકા છાઁયા દેખ્યે છૈ। તી છાયાહરૂ માનિસહરૂ જસ્તૈ દેખિન્છન્।”

૩૭તર ગાલલે ફેરિ ભને, “હેર, ત્યાં કેહી માનિસહરૂ નાવેલકો ભૂમિબાટ ઓારાલો આઇરહેકા છન્। અનિ ત્યાં કસૈકો શિર મૈલે મન્ત્ર-તન્ત્ર ગર્ને રૂખમા દેખે।”

૩૮જબૂલલે ગાલલાઈ ભને, “તિમી અહિલે કિન ધાક નલાએકો? તિમી, ‘અબીમેલેક કો હો? હામીલે કિન તિનકો આજ્ઞા પાલન ગર્નુ ભન્યો। તિમીલે તી માનિસહરૂસ્કો ખિલ્લી ઉડાયો। અબ જાઊ, અનિ તિનીહરૂસિત યુદ્ધ ગર.”

૩૯યસર્થ ગાલ શકેમકા અગુવાહરૂ લિએ અબીમેલેકસિત યુદ્ધ ગર્ન ગાએ। ૪૦અબીમેલેક અનિ ઉસકા માનિસહરૂલે ગાલ અનિ તિનકા માનિસહરૂલાઈ ખેદે। ગાલકા માનિસહરૂ શકેમ શહરકો ફાટક તર્ફ ફર્કેર દગુરે। ગાલકા ધેરૈ માનિસહરૂ ફાટક પુનુ અધિ નૈ મારિએ।

૪૧તબ અબીમેલેક અરૂમાહ શહર તિર ફર્કિએ। જબૂલલે ગાલ અનિ ઉસકા ભાઇહરૂલાઈ શકેમ શહર છોડીન વાધ્ય તુલ્યાએ।

૪૨ભોલિપલ્ટ શકેમકા માનિસહરૂ ખેતિર કામ ગર્ન ગાએ। અબીમેલેકલે ત્યસ બારે થાહા પાએ। ૪૩યસર્થ અબીમેલેકલે આપા માનિસહરૂલાઈ તીન સમૂહમા છુટ્ટાએ। તિનીલે શકેમકા માનિસહરૂલાઈ અચાનક આક્રમણ ગર્ન ચાહન્થે। યસર્થ તિનલે આપા માનિસહરૂલાઈ ખેતમા લુકાએ। જબ ઉસલે માનિસહરૂલાઈ શહર બાહિર નિસ્કેકો દેખે તિનલે ઉપ્રિએર તિનીહરૂ માથિ આક્રમણ ગરે।

૪૪અબીમેલેક અનિ ઉસકા સમૂહલે શકેમકો ફાટક નજિકકો સ્થાન તિર દગુરે। અન્ય દુઇ સમૂહહરૂ ખેતમા ભાએકા માનિસહરૂ તિર દગુરે અનિ તિનીહરૂલાઈ મારિએ। ૪૫અબીમેલેક અનિ તિનકા માનિસહરૂલે ત્યો દિનભાર શકેમ શહરકો વિરુદ્ધ યુદ્ધગારે। અબીમેલેક અનિ

तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।

४६त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घट्ना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।

४७अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भने कुरा सुने। ४८त्यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्लमोन डँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।” ४९त्यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुसरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः १,००० पुरुष अनि स्त्रीहरूको मृत्यु भयो।

अबीमेलेकको मृत्यु

५०त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए। ५१तर शहरभित्र एउटा सुदृढ़ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरुष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे। ५२अबीमेलेक अनि उसका मानिसहरू आक्रमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे। ५३तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो भारिदिन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिन्न। ५४अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मासिन् भनेर।’ मानिसहरूले भन्नान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो। ५५इस्त्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।

५६त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो।

अबीमेलेकले आफ्ना सतरी जाना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरुद्धमा पाप गरे। ५७परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)

न्यायकर्ता तोला

१० अबीमेलेकको मृत्यु पछि इस्त्राएलका मानिसहरूलाई बचाउनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। र्तोला तेर्झेस वर्षसम्म इस्त्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।

न्यायकर्ता याईर

इतोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईर्स वर्षसम्म इस्त्राएलका मानिसहरूको न्यायकर्ता भए। ४१याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढथे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। ४२याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाइए।

अम्मोनीहरू इस्त्राएल विरुद्ध युद्धगर्द्ध

४३फेरि इस्त्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमिहरूले भूटा बालदेवता अनि अशतोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीदेनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्त्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

४४यसर्थ परमप्रभु इस्त्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरू द्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। ४५प्यसैर्वष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्त्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ ऐमोरी मानिसहरू बस्दथे। इस्त्राएलका ती मानिसहरूले अठार वर्षसम्म दुःख भोगे। ४६अम्मोनी

मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि ऐप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्त्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।

१०यसर्थ इस्त्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरुद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गस्यौ अनि भूटा देवता बाललाई पूज्यौ।”

११परमप्रभुले इस्त्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, ऐमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुस्याए तिमीहरूले म कहाँ विलाप गस्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ। **१२जब** सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ। **१३तर** तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउन म अस्वीकार गर्छु। **१४तिमीहरू** अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपत्तमा पर्छौं ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देउ।”

१५तर इस्त्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस। तर कृपया हामीलाई आज बँचाउनुहोस।” **१६तब** इस्त्राएलका मानिसहरूले अरु देवताहरूलाई पर्याकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखित हुनुभयो।

यित्तह प्रमुखको रूपमा चुनिए

१७अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्त्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो। **१८गिलादको** इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्रमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

१९ यित्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यित्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाडै गरेका मानिस थिए। **२०गिलादकी** पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुर्किए तिनीहरूले यित्तलाई मन पराएन्। ती छोराहरूले यित्तहलाई उसको निवास शहर छोड्न वाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैले हाम्रो पिताको कुनै पनि सम्पति पाउने छैनस्। ताँ

अर्की स्त्रीको छोरो होस्।” यसर्थ यित्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असश्य मानिसहरूले यित्तहको अनुसरण गर्न थाले।

४केही समयपछि अम्मोनी मानिसहरूले इस्त्राएलका मानिसहरूको विरुद्ध लडाई गरे। **५अम्मोनी** मानिसहरू इस्त्राएलको विरुद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यित्तह कहाँ गए। यित्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।

६बूढा-प्रधानहरूले यित्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरुद्ध लडून सकौं।”

७तर यित्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपत् परेको बेला मकहाँ किन आएका?”

८गिलादका बूढा-प्रधानहरूले यित्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरुद्ध युद्ध गर्ने होस भनि तपाईंलाई सोध आएका हौ। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”

९तब यित्तहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरुद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु”

१०गिलादका अगुवाहरूले यित्तहलाई भने, “हामीले भनेका होके कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शापथ खाएर भन्छौ कि तिनीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौ।”

११यसर्थ यित्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यित्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यित्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोस्याए।

अम्मोनका राजालाई यित्तहको सन्देश

१२यित्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिए: “अम्मोनी अनि इस्त्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडाई गर्न आएका छौ?”

१३अम्मोनी मानिसहरूका राजाले यित्तहका दूतहरूलाई भने, “हामी इस्त्राएलको विरुद्ध लडिरहेका छौ किनभने जब इस्त्राएलका मानिसहरू मिस्पदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्त्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”

१४यसर्थ यित्तहका दूतहरूले यो सन्देश यित्तह कहाँ ल्याए। तब यित्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए। १५तीनीहरूले यो सन्देश लगे:

यित्तहले भनेको कुरा यो हो: इस्त्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन। १६जब इस्त्राएलका मानिसहरू मिस्त्रदेशको भूमि बाहिर निस्के, इस्त्राएलका मानिसहरू मरुभूमि तिर गए। इस्त्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए। १७इस्त्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, “इस्त्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।” तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायाँ। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्त्राएलका मानिसहरू कादेशमानै बसे।

१८त्यसपछि इस्त्राएलका मानिसहरू मरुभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्त्राएलका मानिसहरूले मोआब देशको पूर्वतिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

१९त्यसपछि इस्त्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, “इस्त्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।” २०तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्त्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्त्राएलका मानिसहरूसित युद्ध गरे। २१तर परमप्रभु, इस्त्राएलका परमेश्वरले इस्त्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्त्राएलका मानिसहरूको सम्पत्ति बन्यो। २२यसरी अमोरी मानिसहरूको देश इस्त्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्त्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि यब्बोको सम्म अनि मरुभूमिदेखि यदन नदी सम्म फैलिएको थियो।

२३उहाँ नै परमप्रभु, इस्त्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्त्राएलका मानिसहरूलाई दिनुभयो। के इस्त्राएलका मानिसहरूलाई यो भूमि छाड्न लाउन सक्छु भनी तिमी ठान्छै? २४निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ। २५के तिमी सिपोरेका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्त्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्त्राएलका मानिसहरूसित लडे?“ २६इस्त्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा ३०० वर्ष देखि बसेकाछ्न्। इस्त्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा ३०० वर्ष देखि बस्दै आएका छन्। इस्त्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा ३०० वर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धैरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेननै? २७इस्त्राएलका मानिसहरूले तिमीहरू विरुद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्त्राएलका मानिसहरूको विरुद्ध अत्यन्त नराम्रो काम गरिरहेछौं। साँचो न्यायकर्ता परमप्रभुले निर्णय गरून इस्त्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछ्न्।

२८अम्मोनी मानिसहरूका राजाले यित्तहको यो सन्देश सुन अस्वीकार गरे।

यित्तहको भाकल

२९तब परमप्रभुको आत्मा यित्तह माथि आयो। यित्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यित्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।

३०यित्तहले परमेश्वरसँग एउटा प्रतिक्षा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने, ३१म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”

३२तब यित्तह अम्मोनी मानिसहरूको देशमा गए। यित्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो। ३३तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म

पराजित गरे। यित्पहले बीसवटा शहरहरू कब्जा गरे। ल्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्त्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।

३४यित्पह मिस्पा फर्केर गए। यित्पह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्दै घरबाहिर निस्की। तिनी खैजडी बजाउँदै अनि नाच्दै थिर्झन्। तिनी उसकी एउटै छोरी थिर्झन्। यित्पहले उसलाई अत्यन्तै प्रेम गर्थे। यित्पहका अरू छोरा-छोरी थिएनन्। ३५जब यित्पहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निक्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैले मलाई शेष पारिस्। तैले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि ल्यसलाई म परिवर्तन गर्न सकिन्न!”

३६तब उसकी छोरीले यित्पहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”

३७तब यित्पहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एकलै छाडिन्नु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”

३८यित्पहले भने, “जा अनि ल्यसो गर।” यित्पहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यित्पहका छोरी अनि उनका साथीहरू पहाड़ पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्न छैन अनि नानीहरू जन्माउने छैन।

३९दुइ महीनाको अन्तमा यित्पहकी छोरी आफ्ना पिता कहाँ फर्की। यित्पहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यित्पहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्त्राएलमा यो एउटा परम्परा बन्यो। ४०हरेक वर्ष इस्त्राएली स्त्रीहरूले गिलादका यित्पहकी छोरीलाई स्मरण गर्थे। इस्त्राएलका स्त्रीहरू हरेक साल चारदिन यित्पहकी छोरीका निम्ति विलाप गर्थे।

यित्पह अनि एप्रैम

१२ एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। ल्यसपछि तिनीहरू नदी पारिको सापेन शहरमा गए। तिनीहरूले यित्पहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरुद्ध

युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर संगै जलाउने छौं।”

रयित्पहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरुद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ। श्तिमीहरूले हामीलाई सहायता गर्ने छैनौ भनी मैले देखे। यसर्थ मैले आफै जीवनलाई जोखिममा पारे। अम्मोनी मानिसहरू विरुद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउँछौ?”

४४्यसपछि यित्पहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरुद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरुद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौ एप्रैममा छोडीएका मानिसहरू मात्र हौ। तिमीहरूको आफ्नो निवास भूमि धरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।”

गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गारिदिए। भगिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तर्न देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हौ?” यदि उसले “होइन,” भन्यो भने द्वितीयहरूले भन्छन्, “शिब्बोलेत” शब्द भन।” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिब्बोलेत” भनी गर्थे। यसर्थ, यदि ल्यस व्यक्तिले “सिब्बोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुभथे कि उ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिए। तिनीहरूले एप्रैमका ४२,००० मानिसहरूलाई मारे।

७यित्पह छ: वर्षसम्म इस्त्राएली मानिसहरूका न्यायकर्ता थिए। ल्यसपछि गिलादका यित्पहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।

न्यायकर्ता इब्सान

८यित्पह पछि इब्सान नाउँका मानिस इस्त्राएलका मानिसहरूका न्यायकर्ता थिए। इब्सान बेतलेहेम शहरका थिए। ९इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू

होइन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात वर्षसम्म इस्त्राएलका मानिसहरूका न्यायकर्ता थिए। १०तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलहेम शहरमा गाडियो।

न्यायकर्ता एलोन

११इब्सान पछि एलोन नाउँका मानिस इस्त्राएली मानिसहरूका न्यायकर्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्त्राएलका मानिसहरूका न्यायकर्ता रहे। १२तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अथ्यालोन शहरमा गाडियो।

न्यायकर्ता अब्दोन

१३एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्त्राएलका मानिसहरूका न्यायकर्ता थिए। अब्दोन पिरातोन शहरका थिए। १४अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सतरी वटा गाधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्त्राएली मानिसहरूका न्यायकर्ता रहे। १५तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एँग्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।

शिमशोनको जन्म

१३ इस्त्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस वर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।

सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएन्। इपरमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ। ४कुनै दाखरस वा अरू कुनै कडा पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्ध। भक्तिका किन? किनभने तिमी गर्भवती छौ अनि तिमीले छोरा जन्माउनेछौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निमित विशेष समर्पण गरिनेछ। उ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्त्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँ शुरु गर्नेछ।”

६्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट

एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधिन। उसले मलाई आफ्नो नाउँ भनेन। ज्तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।’”

८्तब मानोहले परमप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्दू तपाईंले पठाउनुभाएको मानिसिलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौ कि अब चाँडै जन्मने छोराको निमित हामीले के गर्नु पर्न उसले हामीलाई सिकाऊन्।”

९मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएन्। १०यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्न दगुस्ति, “त्यो मानिस फेरि आयो! जो यहाँ अधिल्लो दिन म कहाँ आएको थियो।”

११मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?”

स्वर्गदूतले भने, “म नै हुँ।”

१२यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ। उसले के गर्नुपर्छ?”

१३परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ। १४दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कडा पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”

१५तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौ। हामी तपाईलाई भोजन गराउनका निमित एउटा बाखाको पाठो पकाउन चाहन्छौ।”

१६परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)

१७तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले

भनु भएका कुराहरू जब साँच्चै नै घटछन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”

१८परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सकैनौ।”

१९तब मानोहले एक चट्टानमा एउटा बाख्नाको पाठो बलिदान चढाए। उसले बाख्नाको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ। २०मानोह अनि उसकी पत्नीले जे भझरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठाए जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गातिर जानुभयो।

जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँडितिर पारेर शिर भुकाए। २१मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन। २२मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्ख्यौ। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”

२३तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”

२४यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो। २५जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरु गर्ख्यो। त्यो शहर सोरा अनि एश्तोल शहरहरूको माझमा पर्छ।

शिमशोनको विवाह

१४ शिमशोन तिम्ना शहर तिर भरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे। २जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको माहिन्दू।”

शितिनका बाबु आमाले भने, “तर निश्चयनै इस्त्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैले विवाह गर्न सक्छस्। के तैले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन।”

तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।” शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो

गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरुद्ध घटनाहरू केही घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्त्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।

४शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्ज्यो अनि शिमशोनतिर भम्ट्यो। ६शिमशोनको शरीरमा भयङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सँहलाई टुक्रा-टुक्रा पारिए। यो उसलाई सजिलो लायो। यो एउटा बाख्नाको पाठलाई टुक्रा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेन्।

७यसर्थ शिमशोन शहर तिर भरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्। ८धेरै दिनपछि त्यस पलिश्ती केटीसित विवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सँहलाई हेर्न गए। उसले मरेको सँहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए। ९शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिँडै। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सँहको शरीरबाट लिएको भनी भनेन्।

१०शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न भरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए। ११जब तिनले भोज दिँदैछन भने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले उनीसित रहन तीस जना मानिसहरूलाई पठाए।

१२तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियो भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु। १३तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपछ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन चहन्छौ।”

१४शिमशोनले तिनीहरूलाई अड्को सुनाएः

“खानेबाट केही खानेकुरा निस्क्यो। बलवानबाट केही गुलियो कुरा निस्क्यो।”

ती तीस जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।

१५चौथे दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गाल तुल्याउनका निम्ति यहाँ निमन्त्रण गरेका? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्को उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”

१६यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौं। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्न्यौ अनि तिमीले मलाई ल्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”

१७शिमशोनकी पत्नी भोजको सातौ दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। ल्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।

१८यसरी भोजको सातौ दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,

“महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?”

तब शिमशोनले तिनीहरूलाई भने,

“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”

१९शिमशोन अत्यन्त क्रोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर भरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। ल्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काई त्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अड्को को उत्तर दिएका थिए। ल्यसपछि तिनी आफ्ना पिताको घरमा गए। २०शिमशोनले उसकी नयाँदुलहीलाई आफू-सँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।

शिमशोनले पलिश्तीहरूका निम्ति विपत् ल्याउँछ्

१५ गहुँको फसल कट्नीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाखाको पाठा लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।”

तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्। रउनका बाबुले शिमशोनलाई भने, “मैले सोचे तिमीले उसलाई घृणा गर्छौं। यसर्थ मैले उसलाई विवाहको लोकन्तसँग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”

इतर शिमशोनले उनलाई भने, “अब, म साचै नै पलिश्ती मानिसहरूमाथि बदला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”

४४यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्रे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोडा बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोडा स्यालको पुच्छरको माभक्मा एउटा-एउटा राँको बाँधिदिए। भूशिमशोनले स्यालहरूका पुच्छर माभक्मा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धवाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्प्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैचाहरू पनि जलाई दिए।

४५पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?”

शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।

४६त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपति ल्याइ दिन्छु। म विपति ल्याउन सक्नेछु।”

४७तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्रमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडारमा बसे। यो ओडार त्यो स्थानमा थियो जसको नाडै एतामको चट्टान भनिन्थ्यो।

४८तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहाँ छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे। ४९यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयो?”

उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पकड्न आएका हौ। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”

५०५८तब यहूदाका कुल समूहका ३,००० मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान

नजिकको ओडारमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”

शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”

१२तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”

शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्न छैनौ भनी।”

१३तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौ। हामी तिमीलाई केवल बाँध्छौ अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्न छैनौ।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधि। तिनीहरूले तिनलाई चट्टानको ओडार देखि उँभो लगे।

१४जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेद्न आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडाए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट भरे मानौं तिनीहरू पगिलएका थिए। १५शिमशोनले एउटा मरेको गधाको बझारा भेट्टाए। तिनले त्यो बझारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई खसद्वारा हत्या गरिए।

१६तब शिमशोनले भने;

“मैले तिनीहरूलाई गधाको बझाराले अल्पो रास लगाएँ। गधाको बझाराले मैले एक हजार मानिसहरूलाई मारिदिएँ।”

१७जब शिमशोनले बोली सके, तिनले बझारा तल पर्याँकै। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।

१८शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”

१९लहीमाको भूँडाएका खाल्डा चिरेर खोलि दिनुभयो अनि पानी बाहिर मिस्क्यो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।

२०यसरी शिमशोन बीस वर्षसम्म इस्ताएलका मानिसहरूका न्यायकर्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।

शिमशोन गाजा शहरमा जान्छन्

१६ एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए। २कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मर्नेछौं।”

इतर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अर्घ्याए र तिनले पर्खालिबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडाको टापुमा लगे।

शिमशोन अनि दलीला

४पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फैस्ने। उनी सोरेक बेंसीकी थिइन्।

५पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्रिनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न समर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”

६यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधीर तिमीलाई असहाय तुल्याउन सक्छ?”

७शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”

८तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिन्। ९केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्रिन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडाइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै दुक्रिए। यसकारण

ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएन्।

१०तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँच्यौ। तिमीले मलाई मूर्ख पास्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”

११ शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला उपयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गस्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”

१२ यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” तर तिनले धागो चुँडाएको जस्तै ती डोरीहरू सजिले चुँडाए।

१३ तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँच्यौ। तिमीले मलाई मूर्ख पास्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”

शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।”

पछि, शिमशोन सुन गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको उपयोग गरिन्। १४ तब दलीलाले पालको कीलाले तानलाई भूँमा कसिदिन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।

१५ तब दलीलाले शिमशोनलाई भनिन्, “म तिमीलाई प्रेम गर्दू भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।” १६ उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो। १७ अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुन्नैन्। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”

१८ दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू

दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौ भनी तिनीहरूले वचन दिएका थिए।

१९ जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुन्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो। २० तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” तिनी ब्यौभिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी गरिसक्नु भएको थियो।

२१ पलिश्ती मानिसहरूले शिमशोनलाई पक्रे। तिनीहरूले तिनका आँखा निकालिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साडलाहरूले बाँधिए। तिनीहरूले शिमशोनलाई भ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए। २२ तर शिमशोनको कपाल फेरि उप्रम थाल्यो।

२३ पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित र्गन्मा सहायता गर्नु भयो।” २४ जब पलिश्ती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने,

“यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्यो।

यो मानिसले हाम्रा धेरै मानिसहरूलाई माथ्यो! तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्रिन हामीलाई सहायता गर्नुभयो।”

२५ उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडाउन चाहन्छौ।” यसकारण तिनीहरूले शिमशोनलाई भ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडाउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माभक्तमा उभ्याए। २६ एकज्ञना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले ल्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अङ्गाउने खम्बालाई म छुन सक्छु मलाई त्यहाँ राख।” म त्यसमा अडेस्लाग्न चाहन्छु।”

२७ मन्दिरमा पुरुष अनि स्त्रीहरूको भीड़ थियो। पलिश्ती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरुष अनि स्त्रीहरू थिए। तिनीहरू हाँस्दै अनि शिमशोनको खिल्ली उडाउदै थिए। २८ तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना

गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अभ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ औँखाहरू निकालि दिने यी पलिशती मानिसहरूलाई दण्ड दिनका निम्नित मलाई यो एउटा कुरा गर्न दिनुहोस्।” २६त्यसपछि शिमशोनले मन्दिर माभका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड़ दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माभ दहिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देखे तर्फ थियो। ३०शिमशोनले भने, “मलाई पनि यी पलिशतीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोड्ले धकेले र त्यो मन्दिरमा त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धैरै पलिशती मानिसहरूलाई मारे।

३१शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काई ल्याए अनि तिनका बाबुलको चिह्नमा तिनलाई गाडे। त्यो चिह्न सोरा अनि एश्तोल शहर माभमा छ। शिमशोन बीस वर्षसम्म इस्त्राएलका मानिसहरूका न्यायकर्ता रहे।

मीकाका मूर्तिहरू

१७ मीका नाउँ गरेका एकजना मानिस थिए जो एप्रैमको पहाड़ी देशमा बस्थे। रमीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट १,१०० चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।”

उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिउन्।”

रमीकाले त्यो १,१०० चाँदीका टुक्रा आफ्नी आमालाई फर्काईदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरालाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोड्ने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काई दिन्छु।”

४तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काई दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शोकेलका सिक्का* लिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी उपयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो। भ्रमीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी

द्वारा सय चाँदीका सिक्का को अर्थ पाउण्ड।

बन छाने। द्व्यसप्तमय, इस्त्राएलका मानिसहरूका राजा थिएन्। यसर्थ हरेक व्यक्तिहरूले त्यही गरे जो उस्वयले सही छ भन्ने ठान्थ्यो।

७त्यहाँ एक जवान लेवी मानिस थिए। तिनी बेतलेहेम शहर, यहूदाका कुल समूह माभ बस्दै थिए। प्त्यो जवान मानिसले बेतलेहेम, यहूदा छाडे। तिनी बस्नका निम्नि अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एप्रैमको भूमिको पहाड़ी देशमा थियो। ६मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?”

त्यो जवान मानिसले उत्तर दियो।, “म यहूदाको बेतलेहेम शहरको एउटा लेवी हुँ। म बस्ने स्थान खोजि रहेछु।”

१०तब मीकाले तिनलाई भने, “मसित बस्नु होस। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।” त्यो लेवीले त्यही गरे जो मीकाले भने। ११जवान लेवी मीका सँग बस्न सहमत भए। त्यो जवान मानिस मीकाका एउटा छोरा जस्तै बने। १२मीकाले तिनलाई आफ्ना पूजाहारी हुनलाई चुने। यसर्थ त्यो जवान मानिस पूजाहारी बने अनि मीकाको घरमा बसे। १३अनि मीकाले भने, “अब म सम्भन्धु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्नि लेवी कुल समूहका मानिसछन्।”

दानले लैश शहर कब्जा गर्न्

१८ त्यस समयमा इस्त्राएलका मानिसहरूका कुनै राजा थिएन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अभसम्म आफ्नो देश थिएन। इस्त्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अभ लिएका थिएन्।

रस्यर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्नि उत्तम स्थान खोज्न हिँडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”

ती पाँच मानिसहरू एप्रैमको पहाड़ीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए। झती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई

सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”

४मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्यालामा लिए।

प्रयसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिएँ। हामी केही जान चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”

५पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोखाउनु हुनेछ।”

६यसर्थ पाँच मानिसहरू हिँडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गार्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुस्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन्।

६्ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुभ्यौ?”

६्ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौ, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस! हामी जाऊँ अनि त्यो भूमि लिअँौ। १०जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा शाहरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”

११यसर्थ दानका कुल समूहबाट छ, सय मानिसहरू सोरा अनि एश्ताओल शहरबाट हिँडे। तिनीहरू युद्धको निम्ति तयार थिए। १२लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात्यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसैकारणले गर्दा किर्यात्यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ। १३त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।

१४यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदैको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू

जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।” १५यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे। १६दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अस्त्रहरू थिए अनि युद्धका निम्ति तयार थिए। १७-१८ती पाँच जासूसहरू घरभित्र पसे। पूजाहारी बाहिर फाटक छेउमा ती छ सय मानिसहरूका साथ उभिए जो युद्धका निम्ति तयार थिए। ती मानिसहरूले कुँदैको मूर्ति, एपोद र घर का-मूर्तिहरू उठाए। त्यो जवान लेवी पूजाहारीले भने, “तिमीहरू के गरिरहेछौ?”

१९ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुनुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्त्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”

२०यसकुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिँडे।

२१त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिँडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राख्ने।

२२दानका कुल समूहका मानिसहरू त्यस भूमि देखिकैही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेदन थाले, अनि तिनीहरूलाई पक्रे। २३मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पस्यो? तिमीहरू किन कराइरहेको छौ?”

२४मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पस्यो भन्ने सोध्यौ?’”

२५दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धैरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्रमण गर्न सक्छन। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”

२६तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भनेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किएगए।

२७यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्रमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्रमणको अपेक्षा गरेका थिएन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।

२८लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन्। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निमित्त पनि तिनीहरू सीदेन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सम्बिध गरेका थिएन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो। २९दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्त्राएलका एक छोरा दानको नाउँमा राखे।

३०दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शेमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शेम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्त्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।

३१दानका मानिसहरूले तिनीहरू स्वयंका निमित्त मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।

एक लेवी मानिस अनि तिनकी स्त्री सेविका

१६ त्यस समयमा इस्त्राएलका मानिसहरूका कुनै राजा थिएन्।

एउटा लेवी व्यक्ति थिए जो एङ्गैमको पहाड़ी देशको पछिल्लिटर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निमित्त पन्ती तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्। रतर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिइदिइन् अनि यहूदाको बेतलेहेमा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्। श्वेत तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लागे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो

लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए। ४८स स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लागे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।

४९चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना जुवाइँलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।” द्यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निमित्त बसे। त्यसपछि, त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस। र आराम स्वयं आनन्द गर। जानका निमित्त आज बेलुकी घर फर्ख।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए। ७ती लेवी हिँडनलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।

५०तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिँडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना जुवाइँलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।

५१त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिँडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यही बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठन सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”

५२तर ती लेवी अर्कोरात बस्न चाहैदै थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लागे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे। ५३दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन, “हामी यो यबूसी शहरमा बसौँ। आजको रात यहाँ बसौँ।”

५४तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौठो शहरभित्र जानेछैनौ। ती मानिसहरू इस्त्राएली मानिसहरू होइनन्। हामी गिबा शहरमा जानेछौं।” ५५लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौ। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”

५६तर ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ। ५७यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात

बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएन्।

१६त्यो सँभ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाड़ी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।) १७ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”

१८त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हैं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाड़ी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाड़ दिएन्। १६तर हामीसित हम्मो गधाहरूको लागि चार दिनका निम्नि पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्नि रोटी र दाखरस्स छ।”

२०ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।” २१तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुटा थोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।

२२त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आमन्दित भइहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौ।”

२३त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर। २४हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरुद्ध यस्तो भयानक पाप नगर।”

२५तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेन्। त्यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुस्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि

तिनीहरूले उसलाई जान दिए। २६बिहानको उज्यालो हुदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लड्न्। ती उज्यालो नहुञ्जेल त्यहाँ लडिरहीन्।

२७त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सझारमा एक हात भख्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्। २८त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाओ।” तर उसले उत्तर दिइन्। तिनी मरिसकेकी थिइन्।

त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिँडे। २६जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्रा-टुक्रा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्रा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्त्राएलका मानिसहरू बस्थे। ३०त्यसलाई देरब्ने हेरेकले यसो भने, “इस्त्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौ। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन्न।”

इस्त्राएल अनि बिन्यामीन माझ युद्ध

२० यसर्थ इस्त्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्त्राएलका चारै तिरबाट मानिसहरू आए। गिलदका इस्त्राएली मानिसहरू समेत त्यहाँ थिए। इस्त्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा ४,००,००० सशस्त्र सैनिकहरू ल्याए। शब्दिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्त्राएलका मानिसहरू मिस्पामा एकसाथ भेट गरिरहेछन्। इस्त्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”

४यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौ। हामीले त्यहाँ रात बितायौ। ५तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो। ६यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्रा-टुक्रा पारेर काटे। त्यसपछि मैले इस्त्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले

प्राप्त गरेको भूमिहरूमा मैले बाहू दुक्रा पठाएँ। मैले यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्त्राएलमा यस्तो भयानक काण्ड गरे। ७अब इस्त्राएलका सबै मानिसहरू, बोल्नुहोस्। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेउ।”

८८तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौ। अहैं, हामीमा एक जना पनि आफ्नो घर फर्क्ने छैन। ६अब गिबा शहर प्रति हामी जे गर्छौ त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउन् भनी चिट्ठा गर्ने छौं। १०हामी इस्त्राएलका सबै कुल समूहका हरेक १०० जनामा १० व्यक्तिहरू चुने छौं। अनि हामी प्रत्येक १,००० बाट १०० मानिसहरू चुनेछौं। हामी प्रत्येक १०,००० बाट १,००० मानिसहरू चुनेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्त्राएलका मानिसहरू माभक गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”

९९यसर्थ इस्त्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए। १२इस्त्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियो: “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो? १३गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देउ हामी तिनीहरूलाई मार्न सकौ। हामीले इस्त्राएलका मानिसहरू माभको दुष्टता हटाउनै पर्छ।”

तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्त्राएलका अन्य मानिसहरूका कुरा सुनेन्। १४बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्त्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए १५बिन्यामीन कुल समूहका मानिसहरूले २६,००० सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका ७०० प्रशिक्षित सैनिकहरू पनि थिए १६त्यसमा देब्रेहातद्वारा लड्न सक्ने ७०० प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित धुँयेत्रोको उपयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुन्ने गरि ढुङ्गा हान्न धुँयेत्रो प्रयोग गर्न सक्थे।

१७बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्त्राएलका कुल समूहहरूका ४,००,००० सशस्त्र अनि लड्काकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए। १८इस्त्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित

सोधे, “बिन्यामीनका कुल समूहलाई आक्रमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”

परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

१९भोलीपल्ट विहानै इस्त्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले। २०तब इस्त्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्त्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरुद्ध गिबा शहरमा तयार भए। बिन्यामीन सेनाहरूले २२,००० इस्त्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।

२१-२३इस्त्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए। तिनीहरूले परमप्रभुसाँग सोधे, “हामी फेरि बिन्यामीनका मानिसहरूको विरुद्ध युद्ध गर्नु? ती मानिसहरू हाम्रा आफन्तहरू हुन्।”

परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरुद्ध युद्ध गर।” इस्त्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।

२४तब इस्त्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो। २५बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्त्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्त्राएलका अरू १८,००० सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्त्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।

२६त्यसपछि इस्त्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेल्बलि पनि अर्पण गरे। २७इस्त्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो। २८त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्त्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरुद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”

परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”

२८तब इस्त्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्म लगाए। ३०इस्त्राएलका सेना तेस्रो दिन गिबा शहरको विरुद्ध लड्नाई गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए। ३१बिन्यामीनका सेनाहरू इस्त्राएलका सेनाहरूको विरुद्ध लड्न गिबा शहर बाहिर आए। इस्त्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई थैरै पछि छाइन बिन्यामीनका

सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गरे जस्तै इस्त्राएली सेनाहरूको हत्या गर्न शुरु गरे। तिनीहरूले इस्त्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो। ३२ बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।”

इस्त्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे। ३३ यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्त्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्रमण गरे। ३४ इस्त्राएलका १०,००० उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्रमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घट्ना घट्नेवाला छ त्यो थाहा थिएन।

३५ परमप्रभुले इस्त्राएलका सेनाको उपयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्त्राएलका सेनाले बिन्यामीनका २५,१०० सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो। ३६ यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।

इस्त्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्रमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए। ३७ ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्धारा मारिदिए। ३८ अब इस्त्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।

३९-४१ बिन्यामीनका सेनाले प्राय: तीसजना इस्त्राएली सैनिकहरू मारेका थिए। यसर्थ बिन्यामीनका मानिसहरू भन्दै थिए, “हामी अघि जस्तै विजय गरिरहेछौं।” तर त्यसैबेला शहरबाट धुवाँको ठूलो बादल माथि उठन थाल्यो। बिन्यामीनका मानिसहरू धुमेर फर्किए अनि लो धूवाँ देखे। सम्पूर्ण शहर आगोको ज्वालामा थियो। तब इस्त्राएलका सेना भाग्न छाडे। तिनीहरू फर्किए र लझन शुरूगरे। बिन्यामीनका मानिसहरू भयभीत भए। अब तिनीहरूले बुझे तिनीहरू प्रति कस्तो भयानक कुरा घट्नेछ।

४२ यसर्थ बिन्यामीनका सेना इस्त्राएली सेना देखि भागे। तिनीहरू मरुभूमि तिर भागे। तर तिनीहरू लडाइँबाट उम्कन सकेनन्। अनि इस्त्राएलका मानिसहरू

शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए। ४३ इस्त्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेढ्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे। ४४ यसरी १८,००० साहसी अनि बलवान बिन्यामीन लडाकु सैनिकहरू मारिए।

४५ बिन्यामीनका सेना फर्किए अनि मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे। तर इस्त्राएलीहरूले बाटो तिर बिन्यामीनका ५,००० सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्त्राएली सेनाले त्यस स्थानमा अरू २,००० बिन्यामीनका मानिसहरूलाई पनि मारे।

४६ त्यस दिन बिन्यामीन सेनाका २५,००० मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्धारा साहससित युद्ध गरे। ४७ तर बिन्यामीनका ६०० मानिसहरू मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे। ४८ इस्त्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेटाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।

बिन्यामीनका मानिसहरूका निम्ति पत्नीहरू प्राप्त गर्नु

२९ मिस्पामा इस्त्राएलका मानिसहरूले एक शापथ खाएका थिए। तिनीहरूको शापथ यस्तो थियो: “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैन।”

इस्त्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए। शतिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्त्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्त्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”

४ अर्को दिन बिहानै इस्त्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए। भूतब इस्त्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेट्स आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शापथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।

६तब, इस्त्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्त्राएलबाट एक कुलसमूह हटाएको छ। ७हामीले परमप्रभुको समक्ष एक भाकल गर्याँ। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन् सक्छाँ?”

८तब इस्त्राएलका मानिसहरूले सोधे, “इस्त्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहाँ पाए कि इस्त्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन। ९इस्त्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हरेलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन। १०यसर्थ इस्त्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ १२,००० सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई उपयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एंवं केटाकेटीहरू समेतलाई मार। ११तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले याबेश गिलादका हरेक मानिसलाई मार्नु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदै। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे। १२ती १२,००० सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

१३तब इस्त्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिमोनको चट्टान नामक स्थानमा थिए। १४यसर्थ बिन्यामीनका मानिसहरू इस्त्राएलमा फर्केर आए। इस्त्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्नि पर्याप्त थिएन।

१५इस्त्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्त्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो। १६इस्त्राएलका मानिसहरूले भने,

“बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्नि, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु? १७बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्ने पर्छ जसद्वारा इस्त्राएलका कुल समूह लोप हुनेछैन। १८तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित विवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौं: ‘कुनै व्यक्ति माथि पनि नराप्नो घटना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’ १९तिनीहरूले भने, हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ। तर लबानोन शहरको दक्षिणमा छ।)

२०यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस। २१उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौं, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक एकजना जवान स्त्री लेउ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित विवाह गर। २२ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाईहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भनेछौं, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्।’ तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरुद्ध युद्ध गरेन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौ। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछौं भनी शपथ खाएका थियो। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौ।”

२३यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे। २४तब इस्त्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।

२५ती दिनहरूमा इस्त्राएलका मानिसहरूका कुनै राजा थिएन। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्भन्ध्यो।

License Agreement for Bible Texts

World Bible Translation Center
Last Updated: September 21, 2006

Copyright © 2006 by World Bible Translation Center
All rights reserved.

These Scriptures:

- Are copyrighted by World Bible Translation Center.
- Are not public domain.
- May not be altered or modified in any form.
- May not be sold or offered for sale in any form.
- May not be used for commercial purposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of selling online add space).
- May be distributed without modification in electronic form for non-commercial use. However, they may not be hosted on any kind of server (including a Web or ftp server) without written permission. A copy of this license (without modification) must also be included.
- May be quoted for any purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation must not comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted. A copyright notice must appear on the title or copyright page using this pattern: "Taken from the HOLY BIBLE: EASY-TO-READ VERSION™ © 2006 by World Bible Translation Center, Inc. and used by permission." If the text quoted is from one of WBTC's non-English versions, the printed title of the actual text quoted will be substituted for "HOLY BIBLE: EASY-TO-READ VERSION™." The copyright notice must appear in English or be translated into another language. When quotations from WBTC's text are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparencies or similar media, a complete copyright notice is not required, but the initials of the version (such as "ERV" for the Easy-to-Read Version™ in English) must appear at the end of each quotation.

Any use of these Scriptures other than those listed above is prohibited. For additional rights and permission for usage, such as the use of WBTC's text on a Web site, or for clarification of any of the above, please contact World Bible Translation Center in writing or by email at distribution@wbtc.com.

World Bible Translation Center
P.O. Box 820648
Fort Worth, Texas 76182, USA
Telephone: 1-817-595-1664
Toll-Free in US: 1-888-54-BIBLE
E-mail: info@wbtc.com

WBTC's web site – World Bible Translation Center's web site: <http://www.wbtc.org>

Order online – To order a copy of our texts online, go to: <http://www.wbtc.org>

Current license agreement – This license is subject to change without notice. The current license can be found at: <http://www.wbtc.org/downloads/biblelicense.htm>

Trouble viewing this file – If the text in this document does not display correctly, use Adobe Acrobat Reader 5.0 or higher. Download Adobe Acrobat Reader from:
<http://www.adobe.com/products/acrobat/readstep2.html>

Viewing Chinese or Korean PDFs – To view the Chinese or Korean PDFs, it may be necessary to download the Chinese Simplified or Korean font pack from Adobe. Download the font packs from:
<http://www.adobe.com/products/acrobat/acrasianfontpack.html>